

घोराही उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

# सूचनाको हक सम्बन्धी स्वतः प्रकाशन


---

श्रावण २०८१

## विषय सूची -

घोराही उपमहानगरपालिकाको नक्सा.....	3
घोराही उपमहानगरपालिकाको संक्षिप्त चिनारी .....	3
घोराही उपमहानगरपालिकाको स्वरूप र प्रकृति .....	4
निकायको काम, कर्तव्य र अधिकार .....	5
निकायबाट प्रदान गरिने सेवा.....	6
घोराही उप महानगर पालिकाको स्वीकृत दरबन्दी र कार्यरत कर्मचारीहरूको विवरण .....	18
सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधी .....	20
निर्णय गर्ने प्रक्रिया र अधिकारी .....	48
निर्णयठपर उजुरी सुन्ने अधिकारी.....	48
प्रमुख प्रशासकिय अधिकृत र सूचना अधिकारीको नाम र पद .....	48
ऐन, नियम, विनियम वा निर्देशिकाको सूची.....	48
आ.व. २०८०/८१ को वार्षिक प्रगति विवरण .....	55

## घोराही उपमहानगरपालिकाको नक्सा



घोराही उपमहानगरपालिकाको संक्षिप्त चिनारी


क्र.सं.	सूचक	एकाई	मानक	कैफियत
१	क्षेत्रफल	वर्ग कि.मी	५२२.२१	
२	वडा संख्या	वटा	१९	
३	जनसंख्या	जना	१५६९६४	कुल (२०६८ जनगणना)
		जना	८३८२९	महिला
		जना	७२३३५	पुरुष

४	कुल घर धरी संख्या	घर धरी	३५४९९	कुल (२०६८ जनगणना)
५	जन घनत्व	जना प्रति वर्ग कि.मी	२१९	
६	औषत परिवार संख्या	जना	४.४१	
७	जनसंख्या वृद्धिदर	प्रतिशत प्रतिवर्ष	३.७८	
८	लैङ्गिक अनुपात	अनुपात	९९.७	
९	कुल साक्षरता दर	प्रतिशत	७३.५८	
१०	खानेपानी सेवा पुगेको घरधुरी	प्रतिशत	८५.९१	
११	विद्युत सेवा पुगेको घरधुरी	प्रतिशत	९५.२९	

## घोराही उपमहानगरपालिकाको स्वरूप र प्रकृति

नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तथा सङ्ग, प्रदेश र स्थानीय तह विचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न, लोकतन्त्रका लाभहरूको समानुपातिक समावेशी र न्यायोचित वितरण गरी कानूनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवाद उन्मुख सङ्गिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढिकरण गर्न, र स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सूदुढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बनाएको छ । यस ऐन बमोजिम संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेश अनुसार यस उप-महानगरपालिकाको अन्तरिम दरवन्दी र स्वरूप तपसिल बमोजिम रहेको छ ।

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ वमोजिम सार्वजनिक गरिएको विवरण



## निकायको काम, कर्तव्य र अधिकार

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेदस ३दफा ११ वमोजिम

१. नेपालको संविधान २०७२ को अनुसूची -८ मा उल्लेख भए वमोजिम एकल अधिकार

क. नगर प्रहरी

ख. सहकारी संस्था

ग. एफ.एम. संचालन

घ. स्थानीय कर सेवा शुल्क र दस्तुर

ड. स्थानीय सेवा व्यवस्थापन

च. स्थानीय तथ्यांक र अभिलेख संकलन

छ. स्थानीय स्तरका विकास योजना तथा परियोजना

ज. आधारभूत र माध्यमिक शिक्षा

झ. आधारभूत स्वास्थ्य र सरसफाई

ज. स्थानीय वजार व्यवस्थापन वातावरण संरक्षण र जैविक विविधता

ट. स्थानीय सडक ग्रामिण सडक कृषि सडक र सिंचाइ

ठ. गाउँ सभा नगरसभा मेलमिलाप र मध्यस्थकर्ताको व्यवस्थापन

ड. स्थानीय अभिलेख व्यवस्थापन

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

#### द. जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

ए. कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन पशु स्वास्थ्य सहकारी

त. जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अशक्त हरूको व्यवस्थापन

थ. बेरोजगारको तथ्याङ्क सङ्कलन

द. कृषि प्रसारकाव व्यवस्थापन सञ्चालन र नियन्त्रण

ध. खानेपानी साना जलविद्युत आयोजना वैकल्पिक उर्जा

न. विपद् व्यवस्थापन

प. जलाधार वन्यजन्तु खानी तथा खनिज पदार्थको संरक्षण

फ. भाषा संस्कृति र ललित कलाको संरक्षण र विकास

२ नेपालको संविधान २०७२ को अनूसूची -९ मा उल्लेख भए बमोजिम साझा अधिकार

क. खेलकुद र पत्रपत्रिका

ख. स्वास्थ्य

ग. विद्युत खानेपानी तथा सिंचाई जस्ता सेवाहरू

घ. सेवा शुल्क दस्तुर दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयलटी पर्यटन शुल्क

ड. वन जङ्गल वन्यजन्तु चराचुरुङ्गी जल उपयोग वातावरण पर्यावरण तथा जैविक विविधता

च. सामाजिक सुरक्षा र गरिबी निवारण

छ. व्यक्तिगत घटना जन्म मृत्यु विवाह र तथ्याङ्क

ज. स्थानीयस्तरमा पुरातत्व प्राचीन स्मारक र सङ्ग्राहालय संरक्षण सम्बद्धन र पुनः निर्माण ।

झ. सुकूम्बासी व्यवस्थापन

ज. प्राकृतिक स्रोतबाट प्राप्त रोयलटी

ट. सवारी साधान अनुमति

उल्लेखित अधिकारका अतिरिक्त संविधानमा देहाय बमोजिमको काम विवरण ।

क. भूमि व्यवस्थापन

ख. सञ्चार सेवा

ग. यातायात सेवा

### निकायबाट प्रदान गरिने सेवा

#### (१) सामान्य प्रशासन महाशाखा

##### (१.१) प्रशासन तथा जनशक्ति विकास शाखा

➤ स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन

➤ संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
  - नगरपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
  - स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबद्धन र नियमन
  - मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
  - नगरपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
  - स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।
  - स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
  - उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख
  - संघ तथा प्रदेश तहमा संविधान तथा कानुन बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
  - जिल्ला समन्वय समितिसँगको समन्वय
  - बडा तहसँगको सम्पर्क र समन्वय
  - पत्राचार, सभा, समारोह, शिष्टाचार
- बैठक व्यवस्थापन अन्तर्गत**
- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
  - कार्यपालिकाको निर्णयहरुको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
  - कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन

## (१.२) आन्तरिक व्यवस्थापन तथा खरिद शाखा

- नगरपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- सेवा तथा निर्माण व्यवसायको सञ्चालन तथा व्यवस्थापन
- नगरपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, बनको विवरण सहितको अद्यावधिक अभिलेख
- नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- नगरपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

## (१.३) राजश्व व्यवस्थापन शाखा

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयलटी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयलटी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन
- कानुन बमोजिम दुंगा, गिड्डी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयलटी सङ्कलन
- ट्रैकिङ, कायाकिङ, क्यानोनिङ, बझी जम्पिङ, जिपफ्लायर, व्यापिटिङ शुल्क
- सामुदायिक बनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयलटी सङ्कलन
- पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयलटी सङ्कलन

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानुन बमोजिम दण्ड जरिबाना
- बाँकी बक्योता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजध्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवद्धनका लागि प्रोत्साहन,
- राजध्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्को आदान प्रदान
- संघीय तथा प्रदेश कानुन बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

#### (१.४)कानुनी मामिला शाखा

- न्यायिक समितिको सचिवालय, न्याय, कानुन, मानव अधिकार प्रवद्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानुनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवद्धन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

#### (१.५)भूमि व्यवस्थापन शाखा

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानुन, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- नगरपालिकामा अव्यवस्थित बसोवास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोवास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।
- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्त्रेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत बन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लागत सङ्कलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

## (१.६) नगर प्रहरी

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
- नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
- सम्पत्तिको संरक्षण,
- नगरपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
- स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- नगर बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- विपद् व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन
- निर्माण नियमन
- गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

## (२) सहरी विकास तथा पूर्बाधार महाशाखा

### (२.१) सडक तथा यातायात व्यवस्था शाखा

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
- ट्राली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायात प्रणालीको प्रवद्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निर्जी यातायात नियमन व्यवस्थापन

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

## (२.२) वस्ती विकास तथा अन्य पुर्वाधार निर्माण शाखा

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा बैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबद्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वत्तीको व्यवस्था
- सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिँचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिँचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रक्रोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदीं व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।
- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- पानी मुहानको संरक्षण
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

## (२.३) भवन अनुमती तथा मापदण्ड कार्यान्वयन शाखा

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,

## (३) स्वास्थ्य तथा सामाजिक विकास महाशाखा

### (३.१) महिला, बालबालिका तथा सामाजिक विकास शाखा

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिसा निवारणका लागि निरोधात्मक, प्रवद्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्चाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्थाहार पद्धतिको कार्यान्वयन
- बाल न्याय

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास
- जेष्ठ नागरिको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला सम्बन्धी कार्य
- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
- गुटी, कोष तथा अन्य ट्रृष्णहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- समन्वय र परिचालन
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

## (३.२) जनस्वास्थ्य प्रवर्धन शाखा

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवद्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य वीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवद्धन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आस्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

### (३.३) सामाजिक सुरक्षा तथा पंजिकरण शाखा

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन
- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन

## (४) योजना, बजेट तथा सूचना प्रविधि महाशाखा

### (४.१) योजना तथा बजेट शाखा

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको विवरण, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

### (४.२) अनुगमन तथा मूल्यांकन शाखा

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

### (४.३) सूचना तथा संचार प्रविधि शाखा

- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसाइर्विक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्ग्रहन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पाठ्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
- वेरोजगारको तथ्यांक संकलन
- स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
- सम्पन्न भएका तथा चालू योजनाको विवरण
- विषेशत्र तथा संघसँग तथ्यांक संकलन, अभिलेख
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन
- नगरपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।
- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन
- वार्षिक योजना तथा कार्यक्रमको प्रगती समीक्षा तथा प्रतिवेदन व्यवस्थापन
- सार्वजनिक जवाफदेहिता सम्बन्धी कार्य

## (५) शिक्षा, युवा तथा खेलकूद महाशाखा (प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा सिकाई, माध्यमिक शिक्षा शाखा, युवा तथा खेलकूद शाखा)

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाई तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्धधन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।
- स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकूदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकूदको विकास र प्रवद्धधन
- खेलकूद प्रतियोगीता आयोजना र सहभागीता

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ वर्मोजिम सार्वजनिक गरिएको विवरण  
➤ अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

## (६) आर्थिक विकास महाशाखा

### (६.१) उद्योग व्यवसाय प्रवर्धन शाखा

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्धन
- उद्यमशिलता प्रवद्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रवद्धन ।

#### खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- दुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीदुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु संरक्षण, अन्वेषण, उत्खनन्
- दुङ्गा, गिटी, बालुवा, माटो, खरीदुङ्गा, फायर क्लेज, स्लेट तथा नुन, आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन
- भौगोलिक नक्सा प्रकाशन ।

### (६.२) कृषि तथापशुपन्धी व्यवस्था प्रवर्धन शाखा

#### कृषि विकास

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवद्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवद्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नक्ष, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्ग संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

#### पशुपन्धी विकास

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्धी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्धीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्धी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनक्ष सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्धी सम्बन्धी वीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्थी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

### (६.३) उपभोक्ता हित संरक्षण शाखा

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यबस्थापन तथा अनुगमन
- बजार तथा हाट बजार व्यवस्थापन
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवद्रूपन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवद्रूपन र अभिलेखाङ्कन ।

### (६.४) पर्यटन तथा संस्कृति प्रबद्रूपन शाखा

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबद्रूपन र विकास
- परम्परागरत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवद्रूपन
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्रूपन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबद्रूपन र विकास ।

### (६.५) सहकारी तथा रोजगार प्रवर्धन शाखा

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रबद्रूपन, विकास र परिचालन ।
- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकम्भासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकम्भासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

## (७) आर्थिक प्रशासन महाशाखा

### (७.१) आर्थिक प्रशासन शाखा

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजधा, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजधा तथा व्ययको अनुमान
- बेरुजु फ्लूयौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

## (८) वातावरण तथा विपद् व्यवस्थापन महाशाखा

### (८.१) विपद् व्यवस्थापन शाखा

- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम
- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जेखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जाखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्ग, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनरुत्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जेखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

### (८.२) सरसफाई व्यवस्थापन शाखा

- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र स्रोतों सेवा शुल्क निर्धारण र नियमन
- ल्याण्डफिल साईट व्यवस्थापन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ वर्मोजिम सार्वजनिक गरिएको विवरण

- सार्वजनिक शैचालय व्यवस्थापन

### (द.३) वातावरण तथा हरियाली प्रवर्द्धन शाखा

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शाहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बद्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रबद्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रबद्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीउ बगैँचा स्थापना, व्यवस्थापन र प्रबद्धन
- नरसरी स्थापना, विरुद्ध उत्पादन, वितरण, रोपण र प्रबद्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबद्धन, व्यवस्थापन
- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- वृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन

### (९) आन्तरिक लेखापरीक्षण

- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य

## घोराही उप महानगर पालिकाको स्वीकृत दरबन्दी र कार्यरत कर्मचारीहरुको विवरण

सि.नं.	पद	तह	सेवा	स्वीकृत दरबन्दी	कार्यरत संख्या	लोकसेवाबाट विज्ञापन भएको संख्या	जम्मा संख्या	रिक्त संख्या	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृत	११औं	प्रशासन/सा.प्र	१	१	०	१	०	
२	अधिकृत	नवौ/दशौं	प्रशासन/सा.प्र	५	१	०	१	४	
३	अधिकृत	नवौ/दशौं	प्रशासन, लेखा	१	०	०	०	१	
४	अधिकृत	नवौ/दशौं	शिक्षा, शिक्षा प्र.	१	१	०	१	०	
५	इन्जिनियर	नवौ/दशौं	इन्ज, सिभिल	१	१	०	१	०	
६	प्रमुख महिला विकास अधिकृत	नवौ/दशौं	विविध	१	०	०	०	१	
७	अधिकृत	सातौ/आठौं	प्रशासन/सा.प्र	१४	४	०	४	१०	१ जना सहमतिदिएको
८	अधिकृत	सातौ/आठौं	प्रशासन, लेखा	१	१	०	१	०	
९	आलेप अधिकृत	सातौ/आठौं	प्रशासन, लेखा	१	०	०	०	१	
१०	अधिकृत	सातौ/आठौं	शिक्षा, शिक्षा प्र.	३	३	०	३	०	
११	इन्जिनियर	सातौ/आठौं	इन्ज, सिभिल विआर	२	०	०	०	२	
१२	इन्जिनियर	सातौ/आठौं	इन्ज, सिभिल	४	१	०	१	३	
१३	नापी अधिकृत	सातौ/आठौं	इन्ज, सर्भे	१	०	०	०	१	
१४	अधिकृत	सातौ, आठौं	कृषि	१	१	०	०	०	
१५	पशु चिकित्सक	सातौ, आठौं	कृषि, भेट	१	०	०	०	१	
१६	पशु विकास अधिकृत,	सातौ, आठौं	लापोडे	१	०	०	०	१	
१७	अधिकृत	सातौ, आठौं	स्वास्थ्य	१	२	०	२	०	
१८	अधिकृत	सातौ, आठौं	न्याय, कानून	१	०	०	०	१	

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

१९	कम्प्युटर इन्जिनियर	सातौ/आठौ	विविध	१	०	०	०	१	
२०	महिला विकास अधिकृत	सातौ/आठौ	विविध	२	१	०	१	१	
२१	वातावरण निरक्षक	सातौ/आठौ	विविध	१	०	०	०	१	
२२	वातावरण इन्जिनियर	सातौ/आठौ	विविध	१	०	०	०	१	
२३	तथ्यांक अधिकृत	सातौ/आठौ	आयो तथा तथ्यांक	१	१	०	१	०	
२४	अधिकृत	छैटौं	प्रशासन/सा.प्र	३२	१८	०	१८	१४	
२५	अधिकृत	छैटौं	प्रशासन/लेखा	१	२	०	२	०	
२६	इन्जिनियर	छैटौं	इन्जि. सिभिल	२२	३	०	३	१९	
२७	कम्प्युटर अधिकृत	छैटौं	विविध	१	०	०	०	१	
२८	सहायक	पाँचौ	प्रशासन/सा.प्र	३३	३१	११	४२	०	पाँचौ+ चौथो
२९	सहायक	पाँचौ	प्रशासन/लेखा	२०	२	१२	१४	६	पाँचौ+ चौथो
३०	आलेप सहायक	पाँचौ	प्रशासन/लेखा	१	१	०	१	०	
३१	सहायक	पाँचौ	न्याय/ कानून	१	०	१	१	०	चौथोतहको विज्ञापन भएको
३२	सहायक	पाँचौ	शिक्षा/ शिक्षा प्र.	३	३	०	३	०	
३३	सब-इन्जिनियर	पाँचौ	इन्जि/ सिभिल	२०	६	०	३	१४	
३४	पश्चेवा प्राविधिक	पाँचौ	कृषि, भेट	१	४	०	४	०	सेवाकेन्द्र समेत
३५	प्राविधिक सहायक	पाँचौ	कृषि, लापोडेडे	१	१	०	१	०	चौथो कार्यरत
३६	सर्वेक्षक	पाँचौ	इन्जि/सर्वे	१	१	०	१	०	
३७	कम्प्युटर अपरेटर	पाँचौ	विविध	२	२	०	२	०	
३८	महिला विकास निरक्षक	पाँचौ	विविध	१	७	०	७	०	

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

३९	तथ्याक सहायक	पाँचौ	तथ्यांक	१	१	०	१	०
४०	हेल्थ असिष्टेन्ट	पाँचौ	स्वास्थ्य, हे.इ.	१				
४१	सहायक	चौथो	प्रशासन/ सा.प्र	१				
४२	सहायक कम्प्युटर अपरेटर	चौथो	विविध	२	२	०	२	१
४३	सहायक म.वि.नि.	चौथो	विविध	१				
४४	ऋग्मिन	चौथो	सर्भे	१९	५	१५	२०	०
४५	अ.सव-इन्जिनियर	चौथो	सिभिल	१९	७	१५	२२	०
	जम्मा			२३१	११४	५४	१६४	८५

### सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधी

सेवाको विवरण	सेवाप्राप्त गर्ने पेश गर्नुपर्ने कागजातहरू	सेवाप्राप्त गर्ने लाग्ने		सम्पर्क गर्ने शाखा र कर्मचारी	कै
		समय	शूलक		
वंशजको नागरिकताको सिफारिस/ अंगिकृत नागरिकता सिफारिस/ प्रतिलिपि सिफारिस	बाबुआमाकोनागरिकताको प्रमाणित प्रतिलिपि वा सनाखत गर्ने घर परिवारका तीनपुस्ता भित्रकोसदस्यको नागरिकताको प्रतिलिपि तथा बाबुआमाको मृत्यु भएको अवस्थामा मृत्यु दर्तप्राणपत्रको प्रतिलिपि ।	सम्पूर्ण कागजातहरू समावेश भई आएको अवस्थामा १ घण्टा	१५० / १५००।	वडा सचिव	
	सम्बन्धित वडा अध्यक्षको सिफारिस वा आवश्यकतापरेमा सज्जमिन सहितको सिफारिस पत्र ।				
	कान देखिने हालसालै खिचेको फोटो ३ प्रति ।				
	मिति २०३६ साल चैत्र मसान्तपछि जन्म हुनेहरूकोहकमा जन्म दर्ता प्रमाणपत्र वा शैक्षिक प्रमाणपत्र ।				
	शैक्षिक योग्यता प्राप्त गरेको व्यक्तिको हकमाजन्ममिति खुलेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि तर जिल्लास्तरीय				

	<p>वा एस.एल.सी.को प्रमाण-पत्रलाई आधार मानिनेछ ।</p> <p>शैक्षिक प्रमाण-पत्र प्राप्त नगरेका व्यक्तिको हकमा जन्ममिति खुलेको अन्य प्रमाण (जस्तै जन्म दर्ता, जन्म कुण्डली वा सर्जिमिन) ।</p> <p>विवाहिक अंगीकृत नागरिकताको लागि विदेशी नागरिकतात्यागेको वा त्यागन कारबाही चलाएको प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि समेत राखी विवाह दर्ता प्रमाण-पत्रको प्रतिलिपि ।</p> <p>अविवाहित महिलाको हकमा बाबुको नागरिकताको प्रतिलिपी ।</p> <p>विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रतिलिपी र विवाह दर्ता प्रमाणपत्र ।</p> <p>नागरिकता प्रतिलिपी लिने सिफारिसको हकमा झुन्टो वा हराएको नागरिकताको नम्बर खुलेको प्रमाण पत्र ।</p> <p>बसाई सराई गरी आएको भए बसाई सराई प्रमाणपत्र ।</p>			
नाता प्रमाणित	<p>निवेदक र सरोकारवालाको नेपाली नागरिकताको प्रतिलिपी तीन पुस्ते आवश्यक भएमा जग्गा धनीप्रमाण पुर्जाको प्रतिलिपी नगरपालिका क्षेत्रका महिलाहरू औषधी उपचार वा अन्यकामका लागि विदेश जादा ३ प्रति फोटो सहित अभिभावक उपस्थिती भई निवेदन पेशगर्नुपर्ने छ ।</p> <p>बडा अध्यक्षको रोहवरमा भएको स्थलगत सर्जिमिन ।</p> <p>नाता कायम गर्ने पक्षहरूमध्ये मृत्यु भएको मृत्युदर्ताको प्रमाणपत्र</p> <p>नाता कायम गर्ने निवेदकले हालसालै खिचेको पासपोर्ट साईजको फोटो ३ प्रति । नाता प्रमाणित गर्ने व्यक्तिको नागरिकता प्रमाणपत्र ।</p> <p>१६ वर्ष पूरा भएको छोरा वा छोरीसँग नाता प्रमाणित गर्नुपर्ने भए नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि र</p>	सम्पूर्ण कागजातहरू समावेश भई आएको अवस्थामा एक घण्टा	४५०	सम्बन्धित बडा कार्यालय

	<p>१६ वर्षभन्दा कम उमेरको भएमा जन्म दर्ता प्रमाण-पत्र ।</p> <p>नाता स्पष्ट नखुलेको खण्डमा प्रहरी प्रतिवेदन</p>				
घरजग्गा नामसारी सिफारिस ग्रामिण/शहरी	<p>निवेदकको नेपाली नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो ३/३ प्रति जग्गा धनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि</p> <p>मृतकसंगको नाता प्रमाणित प्रतिलिपि</p> <p>कमितमा ५ जना संधियारहरु समेत रहेको बडाअध्यक्षको रोहवरमा सर्जिमिन गराई सम्बन्धित बडा अध्यक्षको सिफारिस पत्र</p> <p>मृतकको नामबाट नामसारी गराउदा मृतकको मृत्यु दर्ताप्रमाण पत्र</p> <p>अंशवण्डा अनुसारको सिफारिस गर्नुपर्दा पारितअंशवण्डाको प्रतिलिपि</p> <p>बण्डापत्रबाट भएको अवस्थामा बण्डापत्र वानामसारीको निम्नि आधारभूत कागजपत्र</p>	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	२५० / ३५०	सम्बन्धीत बडा कार्यालय	
व्यक्तिगत घटना दर्ता ऐन लागु हुनुपूर्व घटेका व्यक्तिगत घटना	<p>निवेदकको नागरिकता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि । हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।</p> <p>सम्बन्धित बडा अध्यक्षको सिफारिस सहितको सर्जिमिन मुचुल्का कागज ।</p>	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	स्थाद भित्र निशुल्क	सम्बन्धीत बडा कार्यालय	
नाम, थर संशोधन सिफारिस (स्वदेशी/विदेशी)	<p>निवेदकको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि । नाम, थर फरकपरेको सम्बन्धी पुष्टि हुने कागज पत्र ।</p> <p>बडा अध्यक्षको रोहवरमा भएको बडा सर्जिमिनको सिफारिस पत्र ।</p> <p>निवृत्तिभरण पाएका व्यक्तिहरुको हकमा पट्टाकोप्रतिलिपि ।</p>	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	२५० / १५००	सम्बन्धीत बडा कार्यालय	
अस्थायी स्थायी बसोबास प्रमाणित सिफारिस (वैदेशीक)	निवेदकको नागरिकताको प्रमाण-पत्रकोप्रमाणित प्रतिलिपि । घोराही उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गर्नु पूर्व कुन स्थानमा बसोबास गर्दै आएको हो सो पुष्टि हुने कागजात । टोल विकास संस्थाको सिफारिस ।	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	७५० / १५००	सम्बन्धीत बडा कार्यालय	

	<p>नगरपालिका क्षेत्रभित्र कुनै कार्यालयमा सेवारत कर्मचारी भए आफ्नो परिचय-पत्रसहित कार्यालयको सिफारिस पत्र ।</p> <p>निवेदकको पेशा व्यवसाय पुष्टि हुने कागज पत्र ।</p> <p>सम्बन्धित वडा अध्यक्षको रोहबरमा भएको सर्जिमिन र टोलको सिफारिस ।</p>			
मोही नामसारी सम्बन्धी सिफारिस	<p>मोहीहक पुग्ने आधारभूत प्रमाणको प्रमाणित प्रतिलिपि । मोही कायम भएको प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि ।</p> <p>मृतकको नामबाट नामसारी हुने भए मृतकको मृत्युदर्ता पमाण-पत्र ।</p> <p>मृतकसँगको नाता प्रमाणको प्रमाणित प्रतिलिपि ।</p> <p>वडा अध्यक्षको सर्जिमिन सहित सिफारिस पत्र ।</p>	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	७००	सम्बन्धीत वडा कार्यालय
मोही लगत कट्टा गर्ने सम्बन्धी सिफारिस	<p>निवेदकको नागरिकताको प्रमाण-पत्रकोप्रतिलिपि । मोही कायम भएको प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि ।</p> <p>मोही लगत दुवै पक्षको मन्जुरीमा लगत कट्टागर्नुपर्ने भएमा संयुक्त निवेदन वा अन्य कारणबाश लगत कट्टा गर्नुपर्ने भएमाआधारभूत प्रमाण ।</p> <p>सम्मानित अदालतको फैसला वाहेक अन्य कारणबाट भएमास्थलगत सर्जिमिन पत्र ।</p> <p>वडा अध्यक्षको स्थलगत सर्जिमिन सहितको सिफारिसपत्र ।</p>	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	७०० देखी ४०००	सम्बन्धीत वडा कार्यालय
छुट जग्गा दर्ता सिफारिस	<p>छुटजग्गाको फिल्ड बुक उतार ।</p> <p>मृतकको छुट जग्गा भएको अवस्थामा नाता प्रमाणित ।</p> <p>छुट जग्गामा हक प्राप्त हुने अन्य प्रमाण जस्तै साविकको वण्डापत्र, राजिनामा, वक्स पत्र आदि ।</p> <p>वडा अध्यक्षको रोहबरमा भएको छुट जग्गाको किटानीसाथको सर्जिमिन मुचुल्का ।</p>	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	९००	सम्बन्धीत वडा कार्यालय
वैदेशिक सिफारिस	आयस्रोत प्रमाणित कागज (वैदेशिक प्रयोजनको लागि) जन्मस्मिति खुलेको		५०० देखी २५००	सम्बन्धीत वडा कार्यालय

	<p>शैक्षिक योग्यताकोप्रमाण–पत्रको प्रमाणितप्रतिलिपि ।</p> <p>आर्थिक अवस्था पुष्टि हुने प्रमाणको प्रमाणित प्रतिलिपि</p> <p>कुन तहको अध्ययनको लागि कहाँ जाने हो सो सम्बन्धी कागजात ।</p>	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा		
जन्म दर्ता	<p>शिशुकोबाबु वा आमाको नागरिकता प्रमाण–पत्रकोप्रमाणित प्रतिलिपि एकाघरका परिवारको सदस्य उपस्थित भई अनुसूची-२बमोजिम वा अनलाईन फाराम भर्ने । बाबु वा आमाको नेपाली नागरिकताको प्रमाण पत्र नभएमा वडा कार्यालयको स्थलगत सरजिमिन सूचकको ना.प्र. प्रतिलिपी ।</p> <p>बाबु आमाको नागरिकता नभएकोखण्डमा सम्बन्धित वडाअध्यक्षको सिफारिस पत्र ।</p>	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	३५ दिनभित्र निशुल्क	सम्बन्धीत वडा कार्यालय
मृत्यु दर्ता	<p>मृतकको नागरिकता प्रमाण–पत्रकोप्रतिलिपि । मृतकको नागरिकता प्रमाण पत्र नभएमा सम्बन्धित वडा अध्यक्षको रोहबरमाभएको सर्जिमिन सहित सिफारिस पत्र ।</p> <p>सूचकको नागरिकता प्रमाण पत्र ।</p> <p>अनुसूची- ३ बमोजिम निवेदन फाराम ।</p>	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	३५ दिनभित्र निशुल्क	सम्बन्धीत वडा कार्यालय
विवाह दर्ता	<p>दुलहीको नागरिकता प्रमाण पत्र नभएमा जन्म दर्ता वा बाबुको नेपाली नागरिकताको प्रतिलिपीवा शैक्षिक योग्यताको प्रमाण पत्र प्रतिलिपी । नागरिकता प्रमाण–पत्र प्राप्त नभएको अवस्थामा वडा अध्यक्षकोरोहबरमा भएको स्थलगत सर्जिमिन सहितको सिफारिस पत्र ।</p> <p>दुलाहा दुलही दुवैजना उपस्थित भई अनुसूची- ४ भरी पेश गर्नुपर्ने छ ।</p>	सम्पूर्णकागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	३५ दिनभित्र निशुल्क	सम्बन्धीत वडा कार्यालय
बसाई सराई दर्ता	घरमूलीको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । बसाईसराई दर्ता सम्बन्धित स्थानीय तहबाट लगत हस्तानतरणको प्रमाणित पत्र । आवश्यकता अनुसार	सम्पूर्णकागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	३५ दिन भित्र निशुल्क	सम्बन्धीत वडा कार्यालय

	जग्गाधनी दर्ताप्रमाण पूर्जाको प्रतिलिपि । घरमूली आफै वा बसाई सराई गरेको व्यक्तिहरु मध्येबाट नेपाली नागरिकता प्राप्त गरेको व्यक्ति उपस्थित भै अनुसूची- ६ भरी पेश गर्नुपर्ने छ ।			
बसाई सराई गरी जाने	बसाईसरी गरी जाने व्यक्तिको हक्मा बसाई सराई गरी जाने स्थानको जग्गाधनी पूर्जाकोप्रतिलिपी वा स्थायी बसोबास भएको पुष्टि हुने अन्य कागजात नेपाली नागरिकताकोप्रमाण पत्र सम्बन्धित व्यक्ति उपस्थित भै अनुसूची ६ भरी पेश गर्नुपर्ने छ ।	सम्पूर्णकागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	३५ दिन भित्र निशुल्क	सम्बन्धीत वडा कार्यालय
सम्बन्ध विच्छेद	सम्बन्ध विच्छेद भएको सम्मानित अदालतको फैसला आदेशको प्रमाणित प्रतिलिपि समेत समावेश गरीपुनरावेदन गर्ने म्याद समाप्त भएपछि सरोकारवाला आफै उपस्थित भै अनुसूची- ५ भरी पेश गर्नुपर्ने छ । महिलालेसम्बन्ध विच्छेद गर्दा पुरुष पक्षको स्थायी ठेगाना भएको गा.वि.स वा नगरपालिकामादर्ता गर्नुपर्ने छ ।	सम्पूर्णकागजातहरु समावेश भई आएको अवस्थामा एक घण्टा	३५ दिन भित्र निशुल्क	सम्बन्धीत वडा कार्यालय
घर नक्सा पास इजाजत सम्बन्ध प्रक्रिया	क) सम्बन्धित जग्गाधनीले दस्तखतगरेको निवेदन ख) ख) नागरिकता प्रमाणपत्रको प्रतिलिपी ग) ग) जग्गाधनी प्रमाणपूर्जा प्रतिलिपी घ) घ) एकिकृत सम्पत्ति कर तिरेको रसिद	दर्ताभई आएमा अमिन खटाउने पत्र लेखे १ दिन		
अमिनबाट जग्गा नापजाँच	कि.नं. स्पष्ट देखिने ब्लुप्रिन्ट र ट्रेस	३ दिनभित्र अमिनले प्रतिवेदन दिने		
संधियारको नाममा १५ दिने सूचना प्रकाशित	क) उ.म.न.पा. बाट स्वीकृत कन्सल्टेन्सीबाट निवेदकले सक्रल घरको नक्साको २ प्रति पेशगर्नुपर्ने	सोही दिन कार्यालय समय भित्र	४ देखि १८.५० प्रति वर्ग फिट	पूर्वाधार विकास महाशाखा र भवन अणुमती तथा मापदण्ड कार्यान्वयन शाखा
सूचना टाँस मुचुल्का पेश	निवेदकले संधियार अनिवार्य उपस्थित गराउनु पर्ने र २ जना सांक्षी ।	२ दिन		
घर नक्सा सर्जिमिन पेश गर्ने	संधियारहरुलाईअनिवार्य उपस्थित गराउनु पर्ने र २ जना सांक्षी ।	३ दिन		
संधियार अनुपस्थित भएमा	२ जना सांक्षी र सम्बन्धित व्यक्तिले उपमहानगरपालिकामा सूचना	सोही दिन पत्रिकामा सूचना प्रकाशित गर्ने (१५ दिनको)		

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

	प्रकाशितको लागि निवेदनपेश गर्नुपर्ने ।			
तालिम	ठेकेदार र घरधनी स्वयम उपस्थित हुनुपर्ने ।	१ दिन		
प्लिन्थलेभल सम्मको	सम्पूर्ण कागजात पेश भै आएमा ।	१ दिन		
प्लिन्थलेभल सम्मको चेकजाँच	ड.पि.सी.गर्नु भन्दा कम्तिमा २ दिन प्राविधिक चेकजाँचको लागि निवेदन पेश गर्नु पर्ने ।	निवेदन पेश भएको २ दिन		
सुपरस्ट्रक्चर इजाजत	क) सम्बन्धित कन्सल्टेन्सीबाट तयार गरिएको सुपरस्ट्रक्चर नक्सा २ प्रति । ख) सम्बन्धित व्यक्तिको फोटो २ प्रति । ग) सम्झौता बमोजिमको निर्माण कार्यको आवश्यक फोटो ।	१ दिन		
घर निर्माण कार्य सम्पन्न	क) निवेदन । ख) घर निर्माण भएको घरको चार फेसको फोटो ४ प्रति । ग) सम्बन्धित व्यक्तिकोफोटो २ प्रति । घ) घ) सम्बन्धित कन्सल्टेन्सीको सिफारिस । ड) नगरपालिकाबाट चेकजाँच ।	२ दिन		
निर्माण कार्य सम्पन्न फायल तयारी	सि.नं.१ देखि १२ सम्मको कार्य पूर भएमा ।	१ दिन		
तला थप	क) प्लिन्थलेभल बाहेकका अन्य सम्पूर्ण प्रक्रिया अपनाउनुपर्ने ।	माथि उल्लेख भए अनुसार		
आयोजना सम्झौता सम्बन्धमा	सम्बन्धित टोल विकास संस्थाको वा अन्य सरोकारवालाको सिफारिसमा न.पा. अनुदान कार्यविधि २०६९ अनुसार उपभोक्ता समूह वा अनुगमन समिति गठन भएको निर्णय, योजना स्वीकृतिको फोटोकपी लागत इष्टिमेट, नक्सा र डिजाइन आयोजनाको कूल लागत मध्ये जनश्रमबाटव्यहोर्ने रकमको हक्मा सम्बन्धित पक्षबाट प्रतिवर्द्धता व्यक्त भएको प्रमाण	सम्पूर्ण कागजातहरू पेश भई आएको आवश्य प्रक्रिया बमोजिम	नि-शुल्क	योजना तथा बजेट शाखा

	ठेक्कापट्टाबाट निर्माण कार्य गर्दा ठेक्का समझौता पत्र ।			
घरबाटो सिफारिस	जग्गाधनीको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि र जग्गाधनी दर्ता प्रमाण पूर्जाको सङ्कल प्रमाण । घर नक्शा पास प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि । (घरभएमा) नापी शाखाबाट प्राप्त जग्गाको नक्शा घर जग्गा खरीद विक्री गर्ने प्रयोगकर्ताको भएमा जग्गा खरीद विक्री गर्न तयार भएको लिखित कागज निवेदन साथ संलग्न हुनुपर्ने छ । एक कट्टा भन्दा माथिको हकमा जग्गा विकास कार्यमा लाग्ने कर तिरेको रसिद ।	सम्पूर्ण कागजातहरु पेश भई आएको अवस्थामा एक दिन	६५० देखी ८००	सम्बन्धीत बडा कार्यालय
घर नक्शा पास प्रमाण पत्र नामसारी	सम्बन्धित व्यक्तिको निवेदन, नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । पास गरिएको नक्शा तथा प्रमाण-पत्रको सङ्कलै प्रति । मृत्यु भएको व्यक्तिबाट भए मृत्युदर्ता प्रमाण-पत्र र आफ्नो हकाधिकार पुष्टि गर्ने प्रमाण-पत्र । मालपोतबाट पारित लिखत ।	सम्पूर्णकागजातहरु पेश भई आएको अवस्थामा एक दिन	१००० देखी १५००	पूर्वाधार विकास महाशाखा र भवन अनुमती तथा मापदण्ड कार्यान्वयन शाखा
चार किल्ला सिफारिस	संधियारकोनाम र कि.न. खुलेको सम्बन्धित व्यक्तिको निवेदन । नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि । जग्गाधनी दर्ताप्रमाण पूर्जाको प्रतिलिपि । घर नक्शापास गरेको प्रमाण-पत्रको प्रतिलिपि (घर निर्माण भएको हकमा) नापी शाखाबाट प्राप्तजग्गाको नक्शा ।	सम्पूर्णकागजातहरु पेश भई आएको अवस्थामा सोही दिन	५०० देखी ७५०	सम्बन्धीत बडा कार्यालय
आयोजनाको किस्ता रकम भूत्कानी र आयोजनाको फरफारक	सम्बन्धितउपभोक्ता समितिको निर्माण कार्य सम्पन्न, सम्पूर्ण खर्च सार्वजनिक गरेको निर्णय, अनुगमन समितिको र टोल विकास संस्थाको सिफारिस, कार्य सम्पन्नको फरक फारकका लागि उपभोक्ता समितिबाट भएको आवेदनपत्र	सम्पूर्णकागजात समावेश भई आएको अवस्थामा सोही दिन	नि:शुल्क	योजना तथा बजेट शाखा

	सार्वजनिक परीक्षण प्रतिवेदन जाँचपास समितिबाट भएको निर्णय प्रति ।				
ऐलानी प्रतिमा बिद्युत, खानेपानी तथा टेलिफोन सिफारिस	सम्बन्धित व्यक्तिको निवेदन, सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण-पत्र र जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि । घर नक्शापास वाइजाजत प्रमाण-पत्रको प्रतिलिपि ०३५ माघ १५ गतेभन्दा अगाडि बनेको घरको हकमा सम्बन्धित वडा अध्यक्षको सर्जिमिन सहितको सर्जिमिन सहितको सिफारिस पत्र । खानेपानी सिफारिसका लागि सम्बन्धित खानेपानी उपभोक्ता समितिको कार्यालयबाट सिफारिस पत्र । सुकुम्वासीको हकमा टोल विकास संस्थाबाट निर्णय सहितको सिफारिस पत्र ।	सम्पूर्ण कागजात समावेश भई आएको सोही दिन	१५०	सम्बन्धीत वडा कार्यालय	
बिद्युत, खानेपानी तथा टेलिफोन नामसारी वा ठाउंसारी सिफारिस	सम्बन्धित व्यक्तिको निवेदन, जग्गाधनी प्रमाण पूर्जा र नागरिकताको प्रतिलिपि । घर नक्शापास प्रमाण पत्र र इजाजत । मालपोतबाट पारित लिखत (किटान गरिएको) लिखत वा मन्जुरीनामा महसुल कार्ड सकल ।	सम्पूर्ण कागजात समावेश भई आएको सोही दिन	७००	सम्बन्धीत वडा कार्यालय	
कि.न. र ज. बि. संशोधन	सम्बन्धित व्यक्तिको निवेदन, लालपूर्जा, नागरिकता, ब्लु प्रिन्ट (कित्ता काट भएको नक्सा) घर नक्सा र इजाजतको सकल कागजात प्राविधिकको फिल्ड रिपोर्ट ।	निवेदनदर्ता भएको अर्को दिन	५००	घर नक्सा शाखा	
पक्की घर कायम सिफारिस	सम्बन्धित व्यक्तिको निवेदन, नक्शापास भएको घरको नक्सा र प्रमाण पत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पूर्जा र नागरिकताको प्रतिलिपि, घरको फाटो र प्राविधिक रिपोर्ट ।	सम्पूर्ण कागजात हरु पेश भई आएको अर्को भोलिपल्ट	२१५० प्रति वर्ग फिट	सम्बन्धीत वडा कार्यालय	
विद्यालय स्वीकृतको लागि सिफारिस	प्रस्तावित विद्यालय व्यवस्थापन समितिको निर्णय सहितको मागपत्र । विद्यालय जग्गा, भवन, खेल मैदान, फर्निचरलगायतको भौतिक पूर्वाधारको	सम्पूर्ण कागजात हरु पेश भई आएको अवस्थामा एक दिनभित्र	२००० देखि ५०००	शिक्षा युवा तथा खेलकुद विकास महाशाखा	

	विवरण । फोहर मैला व्यवस्थापन र अपांग, बालमैत्री शौचालय निर्माण भएकोशिक्षकहरुको विवरण । वडा अध्यक्षको सिफारिस पत्र । विद्यालय अध्ययन गर्न आउनेविद्यार्थीको सम्भावित विवरण तथा अभिभावकहरुको प्रतिवद्धता ।			
सूचनाको माग	सूचना मागको निवेदन, नागरिकताको प्रतिलिपि	नियम अनुसार	डिजिटल कपि निःशुल्क, दश पाना सम्म निःशुल्क र सो भन्दा बढी प्रति पृष्ठ रु. ५	सूचना अधिकारी
टोल विकास संस्था दर्ता	सम्बन्धित टोल विकास संस्थाको साधारण सभाबाट अलग हुने निर्णय विधान २ प्रति पदाधिकारीहरुको नेपाली नागरिकताको प्रतिलिपि १, १ प्रति अध्यक्षको फोटो नयां गठन हुने टो.वि.सको कम्तिमा ५० घरधुरी र जनसंख्या विवरण ।	वडा समितिको बैठकको निर्णय भएको दुई दिन	निःशुल्क	वडा कार्यालय
घर जग्गा मूल्यांकन सिफारिस	सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण-पत्रकोप्रमाणित प्रतिलिपि । जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि । घर निर्माण भएको अवस्थामा घर नक्शापास प्रमाण-पत्रको प्रतिलिपि नगरपालिकाको शहरी क्षेत्रभन्दा बाहिरको वडा अन्तर्गत पर्ने भएमा घर निर्माण गर्ने स्वीकृत इजाजत पत्रको प्रतिलिपि । सम्बन्धित वडा अध्यक्षको सिफारिस पत्र ।	सम्पूर्ण कागजात समावेश भई आएको अवस्थामा ३ घण्टा	सयकडा ०.१० प्रतिशत	वडा कार्यालय
व्यापार व्यवसायको इजाजत	सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण-पत्रकोप्रतिलिपि सहित निवेदन पत्र । थोक व्यापार व्यवसाय गर्नेको हक्मा डिलरसिप प्रासगरेको प्रमाण-पत्रको प्रतिलिपि । हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति	सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा एक दिनभित्र	४५० देखी २५०००	वडा कार्यालय

	आयकर दर्ता प्रमाण-पत्र   वडा अध्यक्षको सिफारिस				
उद्योग स्थापनाका लागि सिफारिस	सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण-पत्र। उद्योग स्थापना गर्ने जग्गा भाडामा प्रयोग गर्ने भए जग्गा दिने व्यक्तिको मञ्चुरीनामा सहित सम्झौता पत्र। उद्योग स्थापना गर्ने स्थलको जग्गाधनी दर्ताप्रमाण पूर्जा र उद्योग व्यवसाय सञ्चालन गर्ने घरको नक्शापास प्रमाणको प्रतिलिपि। चारकिल्लाका संधियाहरूको लिखित सहमति पत्र। सम्बन्धित वडा अध्यक्षको सर्जिमिनसहितको सिफारिस पत्र। कानूनले निषेध गरेका उद्योग, व्यवसाय तथा सडक अवरोध गर्ने गरी र वातावरणीय प्रभावमा प्रतिकूलआउने उद्योग स्थापना गर्न सिफारिस गरिने छैन सम्बन्धित व्यवसायिको नागरिकताप्रमाण-पत्रको प्रतिलिपि।	सम्पूर्ण कागजात समावेश भई आएको अवस्थामा ३ घण्टा	९००	वडा कार्यालय	
उद्योग व्यापार, व्यवसायदर्ता लगत कट्टा सिफारिस	सम्बन्धित व्यवसायिको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि। सम्बन्धित वडा अध्यक्षको सिफारिस पत्रको प्रमाणित प्रतिलिपि।	सम्पूर्णकागजात समावेश भई आएको अवस्थामा २ घण्टा	२०० देखी ९००	वडा कार्यालय	
अटो -ई रिक्सा दर्ता सिफारिस	नेपाली नागरिकता प्रमाण-पत्रकोप्रतिलिपि। सवारी साधन खरीद गर्दाको बिल भौचर। सवारी साधनको विलबुकको फोटोकपी २ प्रति। विदेशबाट खरीद गरी ल्याएको सवारी साधन भएमा भन्सार निस्साको प्रमाण।	सम्पूर्ण कागजात समावेश भई आएको अवस्थामा २ घण्टा	७५०	वडा कार्यालय	
सामाजिक सुरक्षा तथा नविकरण	निवेदन,नागरिकता प्रमाणपत्र र बसाइसराइको प्रमाणपत्रको फोटोकपी।	सम्पूर्ण कागजात समावेश भई आएको अवस्थामा १ घण्टा		वडा कार्यालय	
पेन्सन पट्टा नामसारी	निवेदन, पेन्सन पट्टाको फोटोकपी, नागरिकता प्रमाणपत्रको फोटोकपी।	सम्पूर्ण कागजात समावेश भई आएको अवस्थामा १ घण्टा		वडा कार्यालय	

राजश्व	नेपाली नागरिकताको फोटोकपी, अधिल्लो वर्षको कर तिरेको रसिद र जग्गाधनी लालपुर्जाको फोटोकपी	सम्पूर्ण कागजात समावेश भई आएको अवस्थामा १ घण्टा		बडा कार्यालय	
स्विकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्ने	उपभोक्ता समितिबाट प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र, स्विकृत योजनाहरूको विवरण (योजनाको नाम, कार्यान्वयन हुने स्थान, स्रोत, बिनियोजन बजेट)	योजनाको प्रकृति र दुरी अनुसार ३ देखि १५ दिन सम्म	निःशुल्क	शहरी पुर्वाधार विकास महाशाखा	
योजना समझौता	उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि, उपभोक्ता समिति गठन गरेको मार्डिन्युटको प्रतिलिपि, स्विकृत योजनाको प्रमाणित लागत अनुमान र डिजाईन	आवश्यक कागजात पुगेमा समझौता सोही दिन	निःशुल्क	योजना तथा बजेट शाखा	
योजनाको प्रथम/अन्तिम मुल्याङ्कन	प्राविधिकको प्रमाणित अन्तिम मुल्यांकन, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ता विल, नापी किताव, सार्वजनिक लेखा परिक्षण प्रतिवेदन खर्च सार्वजनिक, पाँचलाख भन्दा बढी भए सामाजिक परिक्षण प्रतिवेदन, अनुगमन समितिको प्रतिवेदन	योजनाको प्रकृति र दुरी अनुसार ३ का देखि १५ दिन भित्र	निःशुल्क	शहरी पुर्वाधार विकास महाशाखा	
स्विकृत योजनाहरूको मुल्यांकन	योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र उपभोक्ता समिति भेलाको निर्णयको प्रतिलिपि	योजनाको प्रकृति र दुरी अनुसार ३ देखि ५ दिन भित्र	निःशुल्क	शहरी पुर्वाधार विकास महाशाखा	
योजनाको भुक्तानी/टिप्पणी/जाँचपास तथा फरफारक	प्राविधिकबाट प्रामाणित कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ता विल, नापी किताव खर्चको विल भरपाई, उपभोक्ता समितिको फछ्यौटका लागि निर्णय प्रतिलिपि, सम्बन्धित योजनाको फोटो र प्रतिवेदन, बडा कार्यालयको सिफारिस पत्र, आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको) योजनाको सूचना पाटी पाँचलाख भन्दा बढी भएमा ।	आवश्यक कागजात पुगेमा सोही दिन	निःशुल्क	शहरी पुर्वाधार विकास महाशाखा/योजना तथा बजेट शाखा/आर्थिक प्रशासन शाखा	
कृषि समूह दर्ता तथा नविकरण	रु १० को टिकट सहित निवेदन, समूहको विधान, समूहको सदस्यको निर्णय, सम्पूर्ण सदस्यको नागरिकताको फोटोकपी, समूहका सदस्य भएको विवरण ।	७ दिन	निशुल्क	कृषि विकास शाखा	

कृषि फर्म दर्ता गर्न सिफारीस	रु १० को टिकट सहित निवेदन, सम्बन्धीत वडा कार्यालयको सिफारीस, जग्गाधनी लालपुर्जा, नागरिकताको फोटोकपी, दर्ताको कागज, पान नं. ।	७ दिन	निशुल्क	कृषि विकास शाखा	
रासायनिक मल विक्रेताको प्रमाणपत्र नविकरण (सहकारीको)	निवेदन, सहकारीको अडिड रिपोर्ट, वा पान नं., सहकारीको प्रमाण पत्र, मल विक्रेता प्रमाण पत्रको प्रतिलिपी, राजघ्न तिरेको रसिद, मल विक्री गरेको रिपोर्ट ।	७ दिन	१०००	कृषि विकास शाखा	
किसानहरूलाई अनुदानमा बिउ वितरण	बीउ माग सहितको निवेदन, परलम्बुल्यको अनुदान बाहेक रकम जम्मा गर्नुपर्ने ।	१ महिना	५०% अनुमान	कृषि विकास शाखा	
वर्षे तथा हिउँदे फलफुलका विरुद्ध वितरण	सम्बन्धीत वडा कार्यालयको सिफारीस, जग्गाधनी लालपुर्जा, नागरिकताको फोटोकपी ।	१ महिना	नियमानुसार	कृषि विकास शाखा	
कृषकहरूलाई आवश्यकता अनुसार प्राविधिक ज्ञान		वर्षेभरी	निशुल्क	कृषि विकास शाखा	
कृषक तालिम	कृषि पेशामा आधारीत किसानको छनौट ।		निशुल्क	कृषि विकास शाखा	
किसानको समस्या समाधान गर्ने गोष्ठी	कृषि पेशामा आधारीत किसानको छनौट ।		निशुल्क	कृषि विकास शाखा	
प्राविधिक सेवा		आ.अ	निशुल्क	कृषि विकास शाखा	
अपांगता परिचयपत्र वितरण	सम्बन्धित वडाको सिफारिस, अनुसूची २ बमोजिम निवेदन फाराम, अपांगता वर्गिकरण खुलेको डाक्टरको सिफारिस, पासपोर्ट साईजको ३ प्रति फोटो, नागरिकता प्रमाणपत्रको फोटोकपी, अपांगता देखिने ठुलो साईजको फोटो, बच्चाको हकमा नागरिकता नभएमा जन्म दर्ता वा उमेर खुल्ने प्रमाण, अभिभावकको नागरिकता प्रमाणपत्रको कपी, बसाई सराई गरी आएको भए बसाई सराई प्रमाणपत्र	कागजात पुगेमा ५ देखि १५ मिनेट	निःशुल्क	महिला बालबालिका तथा सामिक विकास शाखा	

जेष्ठ नागरिक परिचयपत्र वितरण	सम्बन्धित वडाको सिफारिस, पासपोर्ट साईजको ३ प्रति फोटो, नागरिकता प्रमाणपत्रको फोटोकपी, बसाई सराई गरी आएको भए बसाई सराई प्रमाणपत्र	कागजात पुगेमा ५ देखि १५ मिनेट	निःशुल्क	महिला बालबालिका तथा सामजिक विकास शाखा	
संस्था सुचिकृत	संस्थाको विधान, संस्था सुचिकृतको लागि संस्थाको लेटरप्याडमा पत्र वा निवेदन, कर चुक्ता प्रमाण पत्र, लेखा परिक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर	कागजात पुगेमा ५ देखि १५ मिनेट	निःशुल्क	महिला बालबालिका तथा सामजिक विकास शाखा	
संस्था नविकरण सिफारिस	संस्थाको विधान, संस्थाको पत्र वा निवेदन, कर चुक्ता प्रमाण पत्र, लेखा परिक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर		नियमानुसार	महिला बालबालिका तथा सामजिक विकास शाखा	
संस्था दर्ता सिफारिस	कर चुक्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदन, सदस्यको नागरिकता प्रमाणपत्र, स्थायी लेखा नम्बर, पत्र वा निवेदन		नियमानुसार	महिला बालबालिका तथा सामजिक विकास शाखा	
लैडिगिक हिंसा प्रभावितका लागि महिला सेवा केन्द्रमा आश्रय	लैंगिक हिंसा प्रभावित महिला वा बालबालिका हुनु पर्ने, सम्बन्धीत वडाको सिफारिस, रिफर गर्ने कार्यालय वा संस्था भएमा सम्बन्धीत कार्यालय वा संस्थाको सिफारिस, व्यक्ति वा जो कोहीले फेला पारी तत्काल व्यवस्थापनका लागि निवेदन वा सिधै कार्यालयमा सम्पर्क			महिला बालबालिका तथा सामजिक विकास शाखा	
बालगृहमा सिफारिस	सम्बन्धीत वडाको सिफारिस, नजिकको व्यक्तिको निवेदन, व्यक्ति वा जो कोहीले फेला पारी तत्काल व्यवस्थापनका लागि निवेदन वा सिधै कार्यालयमा सम्पर्क, कार्यालय वा संस्था भएमा सम्बन्धीत कार्यालय वा संस्थाको सिफारिस			महिला बालबालिका तथा सामजिक विकास शाखा	
सडक बालबालिकाको लागि आपतकालिन आश्रय गृह	बेवारिसे तथा सडक बालबालिका, सम्बन्धीत वडाको सिफारिस, नजिकको व्यक्तिको निवेदन, व्यक्तिको वा जो कोहीले फेला पारी तत्काल व्यवस्थापनका लागि निवेदन वा सिधै कार्यालयमा सम्पर्क, कार्यालय वा संस्था भएमा सम्बन्धीत कार्यालय वा संस्थाको सिफारिस			महिला बालबालिका तथा सामजिक विकास शाखा	

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ वर्मोजिम सार्वजनिक गरिएको विवरण

बेवासरिसे सडक मानव व्यवस्थापन सिफारिस	बेवासरिसे तथा सडकमा विपत अवस्थामा रहेका मानव, व्यक्ति वा जो कोहीले फेला पारी तत्काल व्यवस्थापनका लागि निवेदन वा सिधै कार्यालयमा सम्पर्क, कार्यालय वा संस्था भएमा सम्बन्धीत कार्यालय वा संस्थाको सिफारिस		महिला बालबालिका तथा सामाजिक विकास शाखा	
वृद्धा आश्रम तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र आवधता	विधान, सम्बन्धीत बडाको सिफारिस, निवेदन पत्र		महिला बालबालिका तथा सामाजिक विकास शाखा	
युवा क्लब, बाल कल्ब, किशोरी समुह सञ्चालको आवधता	कल्बको नाम, सदस्यको नामावली, युवा क्लबको हकमा नागरिकताको फोटोकपी, समूह/समितिको निर्णय माईनुट		महिला बालबालिका तथा सामाजिक विकास शाखा	

सेवाको विवरण	सेवा प्राप्त गर्ने पेशा गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्ने लाग्ने	सम्पर्क गर्ने शाखा		कैफियत
		समय	शुल्क		
व्यक्तिगत घटना दर्ता संशोधन	बडा कार्यालयको अनुमति पत्र, घटना दर्ता प्रमाणपत्र, फरक परेको प्रमाण	तुरन्तै		सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा	घटना दर्ता मिति देखि ६ महिना पछिको
घटना दर्ता प्रमाणपत्र प्रतिलिपि प्राप्तिका लागि अभिलेख विवरण	निवेदक सहित सरोकारवालाको नागरिकता प्रमाणपत्र	"		"	
सामाजिक सुरक्षा भत्ता लाभग्राहीको मृत्यु भई बाँकी रकम निकासाको लागि सिफारिस	बडा कार्यालयको सिफारिसपत्र, सामाजिक सुरक्षा भत्ता परिचयपत्र, मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणित	"		"	

सेवाको विवरण	सेवा प्राप्त गर्ने पेशा गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्ने लाग्ने	सम्पर्क गर्ने शाखा		कैफियत
		समय	शुल्क		
सहकारी विनियम	१. विनियमको प्रतिलिपि २. लेखा परीक्षणको प्रतिलिपि ३. दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. साधारण सभाको प्रतिलिपि ५. संशोधन गरिपाउँ भन्ने पत्र ६. संशोधनको व्यहोरा खुलेको तीन महले फाराम ।	७ दिन	-	सहकारी तथा रोजगार प्रवद्धन शाखा	
संस्था दर्ता	१. तोकिए बमोजिमको विनियम दुई प्रति, प्रारम्भिक भेलाका निर्णयहरू तथा कागजातहरू दुई/दुई प्रति । २. दर्ता गरिपाउँ भन्ने निवेदन ।	१५ दिन	-	"	

सेवा विवरण	सेवा प्राप्त गर्ने पेशे गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्ने लाग्ने		शाखा	कैफियत
		समय	शुल्क		
शिक्षक सरुवा सहमति	१) दुवै विद्यालय व्यवस्थापन समितिको निर्णय २) सम्बन्धि वडाको सिफारिस ३) विषय मिल्ने नमिल्ने एकिन ४) शिक्षा नियमावली को अनुसुचि १७ को ढाचामा निवेदन पेश ५) अन्य शिक्षा नियमावलीमा तोकिएका कागजपत्र	१ घण्टा	१०००	प्रारम्भिक वाल विकास तथा आविर माविशाखा	
अभिलेखिकरण	१) विद्यालय व्यवस्थापन समितिको निर्णय २) शिक्षक छनौट समितिको निर्णय ३) कार्यालयले दिएको अनुमति पत्र ४) सुचना टासको जानकारी ५) निवेदन ६) अन्य शिक्षा नियमावलीमा तोकिएका कागजपत्र	१ घण्टा	५००	प्रारम्भिक वाल विकास तथा आविर माविशाखा	
विद्यालय व्यवस्थापन समिति गठन	१) ५१ प्रतिसत अभिभावक भेलाबाट गठन गर्ने २) शिक्षा शाखाको शाखा अधिकृतको उपस्थितिमा ३) गठन भएको जानकारीपत्र पेश ४) अन्य शिक्षा नियमावलीमा तोकिएका कागजपत्र	१ घण्टा	छैन	प्रारम्भिक वाल विकास तथा आविर माविशाखा	
तलव निकाशा	१) तलव माग फाराम २) अघिल्लो महिना बुझेको भर्पाइ ३) क.स कोष, ना ल कोष र सा सु करको दाखिला भौचर ४ हाजिरी विवरण	असोज पहिलो पौष दोस्रो चैत्र तेस्रो असार अन्तिम निकाशा	छैन	प्रारम्भिक वाल विकास तथा आविर माविशाखा	
अन्य निकाशा	प्रगति विवरणभर्पाइ	मागको आधारमा	छैन	प्रारम्भिक वाल विकास तथा आविर माविशाखा	
सामुदायिक विद्यालय तर्फ	१) विद्यालय व्यवस्थापन समितिको निर्णय, २) लेखापरिक्षण प्रतिवेदन,	पौष देखि माघ सम्म		प्रारम्भिक वाल विकास तथा आविशाखा	

	<ul style="list-style-type: none"> <li>३) नजिकका २ सामुदायिको विद्यालय सहमति,</li> <li>४) वडा कार्यालयको सिफारीस,</li> <li>५) तल्लो कक्षाको अनुमति पत्र</li> <li>६) शिक्षा नियमावलीको अनुसूचि १ को ढाचाँमा निवेदन</li> <li>७) अन्य शिक्षा नियमावलीमा तोकिएका कागजपत्र</li> </ul>			र मा वि शाखा	
मन्टेक्षरी कक्षा अनुमति शैक्षिक गुठिमात्र	<ul style="list-style-type: none"> <li>१) गुठीको विधान</li> <li>२) नजिकका २ सामुदायिक विद्यालय सहमति</li> <li>३) वडा कार्यालयको सिफारीस</li> <li>४) शिक्षा नियमावलीको अनुसूचि १ को ढाचाँमा निवेदन</li> <li>५) अन्य शिक्षा नियमावलीमा तोकिएका कागजपत्र</li> </ul>	पौष देखि माघ सम्म	१००००	प्रारम्भिक वाल विकास तथा आ वि र मा वि शाखा	
सस्थागत विद्यालय तर्फ गुठी एवम कम्पनी अनुमति एव कक्षा थप	<ul style="list-style-type: none"> <li>१) कम्पनी दर्ता प्रमाणपत्र/ गुठी विधान</li> <li>२) विनयमावली प्रमाणपत्र</li> <li>३) कर चुक्ता प्रमाणपत्र</li> <li>४) विद्यालय व्यवस्थापन समितिको निर्णय,</li> <li>५) लेखापरिक्षण प्रतिवेदन,</li> <li>६) शिक्षक नियुक्ती,</li> <li>७) नजिकका २ सामुदायिको विद्यालय सहमति,</li> <li>८) वडा कार्यालयको सिफारीस,</li> <li>९) तल्लो कक्षाको अनुमति पत्र</li> <li>१०) शिक्षा नियमावलीको अनुसूचि १ को ढाचाँमा निवेदन</li> <li>११) अन्य शिक्षा एन एव नियमावलीमा तोकिएका कागजात पत्र</li> </ul>	पौष देखि माघ सम्म	कक्षा १-५ को लागि रु १५०००। हजार कक्षा ६-८ को लागि २००००। कक्षाको लागि ९-१२ २५०००।	प्रारम्भिक वाल विकास तथा आ वि र मा वि शाखा	
भौतिक तर्फ	मागको आधारमा	दोस्रो चैमासिक	छैन	प्रारम्भिक वाल विकास तथा आ वि	

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

				र मा वि शाखा	
मार्कसिटप्रतिलिपि	विद्यालयको सिफारिस	आवश्यकताको आधारमा	२००	प्रारम्भिक वाल विकास तथा आ वि र मा वि शाखा	
मार्कसिट शसोधन	विद्यालयको सिफारिस र विद्यार्थीको जन्म मिति प्रमाणपत्रको फोटोकपि	आवश्यकताको आधारमा	२००	प्रारम्भिक वाल विकास तथा आ वि र मा वि शाखा	

सेवा विवरण	सेवा प्राप्त गर्ने पेश गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्ने लाग्ने		शाखा	कैफियत
		समय	शुल्क		
दर्ता तथा नविकरण					
समुह दर्ता तथा निवकरण सिफारीस	१उपलब्ध हुने फर्मेट अनुसार रीत ( पूर्वक रु१०।)को हुलाक टिकट टाँस - गरिएको निवेदन दिनुपर्ने । २समितिको निर्णय माईनुट /समूह ( ३समितिको विधान/समूह (	२ बजे भित्र रीत पूर्वक कार्यालयमा निवेदन	निशुल्क	पशु सेवा शाखा	
पशु स्वास्थ्य कर्मी दर्ता तथा नविकरण तथा सिफारीस	१ रु१०।हुलाक टिकट टाँस - सहितको निवेदन २प्रति पासपोर्ट साइजको फोटो २ ( ३नागरिकताको प्रतिलिपि ( ४प्रमाणपत्रको प्रतिलिपि (	दर्ता भएको दिनको हकमा सोही दिन	"	"	
सिफारीस					
व्यवसायीक फर्म नविकरण तथा सिफारीस	१कार्यालयबाट उपलब्ध हुने फर्मेट ( को हुलाक -अनुसार रीत पूर्वक रु १०। टिकट टाँससहितको निवेदन । २सम्बन्धीत बडा कार्यालय वा ( नगरपालिकामा दर्ता प्रमाणपत्रको प्रतिलिपि । ३जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि (	सोही दिन स्थलगत ) निरीक्षण गर्नु परेमा (दिन १०	निशुल्क	"	
पशुपंक्षि पालनका लागि ऋण सिफारीस	१सम्बन्धीत व्यक्तिको निवेदन ( २ (नागरिकताको प्रतिलिपि ३परीयोजनाको फर्मेट (		"	"	

सहकारी दर्ता सिफारिस	१कार्यालयबाट उपलब्ध हुने फर्मेट (अनुसार रीत पूर्वक रु १०को हुलाक टिकट टाँस सहितको निवेदन रनिर्णयको प्रतिलिपि (इविनिमय र विधान (४नागरिकताको प्रतिलिपि (	रीतपूर्वक निवेदन आएमा सोही दिन	निशुल्क	"	
पशु पंक्षी स्वास्थ्य सेवा					
गाईभैसी/ भेडा बाखा, बंगुर खरायो	पशुलाई सेवाकेन्द्रमा ल्याउनु पर्ने पशुलाई सेवा केन्द्रमा ल्याउनुपर्ने	दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हक्मा सोही दिन कार्यालय समय भित्र	निशुल्क	"	
पंक्षि	सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
कुकुरबिरालो/ हातीघोडा/	पशुलाई सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
प्रयोगशाला					
गोबर परीक्षण	परीक्षण गर्ने वस्तु सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
माइनर सर्जिकल सेवा					
बन्ध्याकरण बोकाराङ्गो/साडे/	पशुलाई सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
प्रजनन सेवा					
कृतिम गर्भाधान सेवा गाईबाखा/भैसी/	पशुलाई सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
गर्भ परीक्षण	"	"	"	"	
परामर्श सेवा तथा प्राविधिक सेवा आदी					
महामारी रोग नियन्त्रण सेवा	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
पशु आहारा	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
व्यवस्थापन					
पशुपालन व्यवस्थापन	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
पशु प्रजनन व्यवस्थापन	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
बजारीकरण सेवा	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ वर्मोजिम सार्वजनिक गरिएको विवरण

विमा सम्बन्धी सेवा	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
विविध सेवा					
पशु पंक्षी तथ्याङ्क सम्बन्धी जानकारी	रु १०। को हुलाक टिकट- सहितको लिखित निवेदन	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
पशुसेवा सम्बन्धी ऐन नियम सम्बन्धी जानकारी	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	

सेवाको विवरण	सेवा प्राप्त गर्ने पेश गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्ने लाग्ने	सम्पर्क गर्ने शाखा	कैफियत
		समय	शुल्क	
(क) आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग	उजुरी निवेदन ना.प्र. फोटोकपी	विवादको प्रकृति अनुसार	११०।-	कानूनी मामिला शाखा
(ख) अर्काको बाली नोक्सानी गरेको	उजुरी निवेदन ना.प्र. फोटोकपी	विवादको प्रकृति अनुसार	"	""
(ग) चरनम् घाँसम् दाउरा	उजुरी निवेदन ना.प्र. फोटोकपी	""	"	""
(घ) ज्याला मजुरी नदिएको	उजुरी निवेदनमा.प्र. फोटोकपीमा.प्र. करार समझौता पत्र	""	"	""
(ङ) घरपालुवा पशुपंक्षी हराएको वा पाएको	उजुरी निवेदनमा.प्र. फोटोकपी	""	"	""
(च) जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको	उजुरी निवेदनमा.प्र. फोटोकपी	""	"	""
(छ) नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको	उजुरी निवेदनमा.प्र. फोटोकपीमा.प्र. जन्मदर्ता प्रमाणपत्रमा.प्र. विवाहदर्ता प्रमाणपत्र	""	"	""
(ज) वार्षिक पच्चीस लाख रुपैयाँसम्मको विगो भएको घर बहाल र घर बहाल सुविधा	उजुरी निवेदनमा.प्र. फोटोकपीमा.प्र. बहाल समझौता पत्र	""	"	""
(झ) अन्य व्यक्तिको घरम् जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख विरुवा लगाएको	उजुरी निवेदनमा.प्र. फोटोकपीमा.प्र.	""	"	""

स्थानीय सरकार  
सञ्चालन ऐन, २०७४  
को दफा २७ उपदफा  
१ बमोजिम तोकिएका  
अधिकार क्षेत्रभित्रका  
मुद्दाहरू

	जग्गाधनी प्रमाणपत्र				
(ज) आफ्नो घर वा बलेसीबाट अर्काको घरमा जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको	उजुरी निवेदनमा.प्र. फोटोकपी जग्गाधनी प्रमाणपत्र	"""	"	"""	
(ट) संधियारको जग्गा तर्फ इयाल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी नवनाएको	उजुरी निवेदनमा.प्र. फोटोकपी जग्गाधनी प्रमाणपत्र	"""	"	"""	
(ठ) कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदिखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाउ निकाल्ने निकासमा वस्तुभाउ चराउने चौरामा कुलोमा नहरमा पोखरीमा पार्टी पौवामा अन्त्यष्टी स्थलमा धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको	उजुरी निवेदनमा.प्र. फोटोकपी	"""	"	"""	
(ड) सञ्चीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद			"	"""	
(क) सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हको जग्गा अर्कोले चापीमा मिची वा घुसाई खाएको	उजुरी निवेदनमा.प्र. फोटोकपी जग्गाधनी प्रमाणपत्र	"""	"	"""	स्थानीय सरकार सञ्चालन ऐनमा २०७४ को दफा २७ उपदफा २ बमोजिम न्यायिक समितिले मेलमिलापको माध्यमबाट मात्र विवादको निरूपण गर्ने मुद्दाहरू
(ख) सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुरने अरुको जग्गामा घरमा घर वा कुनै संरचना बनाएको	उजुरी निवेदनमा.प्र. फोटोकपी जग्गाधनी प्रमाणपत्र	"""	"	"""	
(ग) अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट	उजुरी निवेदनमा.प्र. फोटोकपी	"""	"	"""	

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

(घ) गाली बेइज्जती	उजुरी निवेदनाना.प्र. फोटोकपी	""	"	""	
(ङ) लुटपिट	उजुरी निवेदनाना.प्र. फोटोकपी	""	"	""	
(च) पशुपंक्षी छाडा छाडेको वा पशुपंक्षी राखदा वा पाल्दा लापरवाही गरी अरुलाई असर पारेको	उजुरी निवेदनाना.प्र. फोटोकपी	""	"	""	
(छ) अरुको आवासमा अनधिकृत प्रवेश गरेको	उजुरी निवेदनाना.प्र. फोटोकपी	""	"	""	
(ज) अर्काको हक भोगमा रहेको जग्गा आवाद वा भोग चलन गरेको	उजुरी निवेदनाना.प्र. फोटोकपी जग्गाधनी प्रमाणपत्र	""	"	""	
(झ) ध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर पुर्याएको	उजुरी निवेदनाना.प्र. फोटोकपी	""	"	""	
(ञ) प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति वादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवाद		""	"	""	
मिलापत्र		""	पक्ष: रु.५००		
प्रतिलिपि		""	विपक्ष: रु.५००	प्रतिपाना रु.५	

सेवाको विवरण	सेवा प्राप्त गर्ने पेश गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्ने लाग्ने	सम्पर्क गर्ने शाखा	कैफियत
		समय शु ल्क		

पर्यटन तथा संस्कृति प्रबद्धन सम्बन्धी योजना/कार्यक्रमको संकलन	वडा कार्यालयको सिफारिस प्रस्तावित खर्च सहितको प्रस्तावना	सोही दिन	निशुल्क	पर्यटन तथा संस्कृति प्रबद्धन शाखा	संकलन पश्चात योजना तर्जुमाका लागि पर्यटन समिति/नगर कार्यपालिका बैठक बस्ने दिन पेश गरिने
पर्यटन तथा संस्कृति प्रबद्धन सम्बन्धी योजना/कार्यक्रमको सम्झौता	उपभोक्ता समिति मार्फतको हकमा: ➤ निवेदन ➤ वडा कार्यालयको रोहवरमा उपभोक्ताहरको भेला मार्फत उ.भो.स. गठन गरिएको निर्णय प्रतिलिपि ➤ प्रस्तावित खर्च सहितको प्रस्तावना संस्था मार्फतको हकमा: ➤ संस्था दर्ता नविकरण कर चुक्ता जस्ता प्रमाणपत्रको प्रतिलिपि ➤ प्रस्तावित खर्च सहितको प्रस्तावना ➤ वडा कार्यालयको सिफारिस	सोही दिन	निशुल्क	पर्यटन तथा संस्कृति प्रबद्धन शाखा	➤ नगरसभावाट स्वीकृत कार्यक्रम हुनपर्ने ➤ पुर्वाधार कार्यक्रमको हकमा भने पूर्वाधार शाखामा सम्पर्क गर्नुपर्ने ➤ तालिम व्यवस्थापन तथा संचालन कार्यविधि २०७५ को अनुसूची १ बमोजिमको ढाँचामा प्रस्तावना हुनुपर्ने ➤ निवेदनमा तोकादेश र दर्ता भएको हुनुपर्ने
पर्यटन तथा संस्कृति प्रबद्धन सम्बन्धी योजना/कार्यक्रमको संचालन/कार्यान्वयन	सम्बन्धीत कार्यालय/शाखा र उपभोक्ता तथा संस्था विच भएको सम्झौता पत्र/कायदिश	सोही दिन	निशुल्क	पर्यटन तथा संस्कृति प्रबद्धन शाखा	सम्झौतामा उल्लेख भए अनुसारको समयावधि भित्र कार्यान्वयन हुनुपर्ने
योजना/कार्यक्रमको अन्तिम मूल्यांकन र भुक्तानी सिफारिस	➤ अनुगमन प्रतिवेदन ➤ वडा कार्यालयबाट काम सम्पन्न भएको सिफारिस ➤ उपभोक्ता समिति वा संस्थाबाट काम सम्पन्न भएको निर्णय ➤ प्रमाणित विल भरपाई एवं कागजातहरु	३ दिन भित्र	निशुल्क	पर्यटन तथा संस्कृति प्रबद्धन शाखा	सम्झौतामा उल्लेख भए अनुसारको समयावधि भित्र कार्यान्वयन हुनुपर्ने

समूह/समिति/संस्थागत अनुदान सहयोग	<ul style="list-style-type: none"> <li>➤ निवेदन/पत्र</li> <li>➤ प्रस्तावित खर्च सहितको प्रस्तावना</li> <li>➤ बडा कार्यालयको सिफारिस</li> <li>➤ रकम खुलाईएको तोकादेश</li> </ul>	१ हसा भित्र	निशु ल्क	पर्यटन तथा संस्कृति प्रबद्धन शाखा	<ul style="list-style-type: none"> <li>➤ प्रस्तावित योजना तथा कार्यक्रम र नगरसभाबाट स्वीकृत कार्यक्रम र बजेटको प्रकृति मिल्ने हुनुपर्ने ।</li> <li>➤ सम्झौता भने माथिकै प्रक्रिया अनुसार हुने ।</li> </ul>
पर्यटन प्रकाशन सामग्री वितरण	<ul style="list-style-type: none"> <li>➤ राजश्व शाखाबाट तोकिएको रकम बुझाएको नगदी रसिद</li> </ul>	सोही दिन	तोकि ए बमो जिम को शु ल्क	पर्यटन तथा संस्कृति प्रबद्धन शाखा	<ul style="list-style-type: none"> <li>➤ शुल्कको हकमा उपमहानगरपालिकाले तोके बमोजिम हुने ।</li> </ul>

सेवाको विवरण	सेवा प्राप्त गर्ने पेश गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्ने लाग्ने	सम्पर्क गर्ने शाखा		कैफियत
		समय	शुल्क		
बजार अनुगमन		निरन्तर	उपभोक्ता हित संरक्षण शाखा		
उपभोक्ताहरूको हक र हितको संरक्षण		निरन्तर	"		
उपभोक्ताहरूको गुनासो व्यवस्थापन	निवेदन/लिखित वा मौखिक सूचना	यथास क्य छिटो	"		
उपभोक्ताहरूको लागि जनचेतना अभिवृद्धि		निरन्तर	"		
बजार व्यवस्थापन समितिबाट समय-समयमा दिएका निर्देशन एवं आदेश बमोजिमका कार्य		निरन्तर	"		
उपभोक्ता हित संरक्षण समितिबाट समय-समयमा दिएका निर्देशन एवं आदेश बमोजिमका कार्य		निरन्तर	"		
बजार व्यवस्थापन समितिबाट गठित उप		निरन्तर	"		

समितिहरुबाट समय- समयमा दिएका निर्देशन एवं आदेश बमोजिमका कार्य				
--	--	--	--	--

सेवा विवरण	सेवा प्राप्त गर्ने पेश गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्ने लाग्ने		शाखा	कैफियत
		समय	शुल्क		
दर्ता तथा नविकरण					
समूह दर्ता तथा निविकरण सिफारिस	१) उपलब्ध हुने फर्मेट अनुसार रीत पूर्वक रु १०।-को हुलाक टिकट टाँस गरिएको निवेदन दिनुपर्ने । २) समूह/ समितिको निर्णय माईनुट ३) समूह/समितिको विधान	२ बजे भित्र रीत पूर्वक कार्यालयमा निवेदन	निशुल्क	पशु सेवा शाखा	
पशु स्वास्थ्य कर्मी दर्ता तथा नविकरण तथा सिफारिस	१) रु १०।- हुलाक टिकट टाँस सहितको निवेदन २) २ प्रति पासपोर्ट साइजको फोटो ३) नागरिकताको प्रतिलिपि ४) प्रमाणपत्रको प्रतिलिपि	दर्ता भएको दिनको हकमा सोही दिन	"	"	
सिफारिस					
व्यवसायीक फर्म नविकरण तथा सिफारिस	१) कार्यालयबाट उपलब्ध हुने फर्मेट अनुसार रीत पूर्वक रु १०।- को हुलाक टिकट टाँस सहितको निवेदन । २) सम्बन्धीत वडा कार्यालय वा नगरपालिकामा दर्ता प्रमाणपत्रको प्रतिलिपि । ३) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि	सोही दिन (स्थलगत निरीक्षण गर्नु परेमा १० दिन)	निशुल्क	"	
पशुपत्ति पालनका लागि ऋण सिफारिस	१) सम्बन्धीत व्यक्तिको निवेदन २) नागरिकताको प्रतिलिपि ३) परियोजनाको फर्मेट		"	"	
सहकारी दर्ता सिफारिस	१) कार्यालयबाट उपलब्ध हुने फर्मेट अनुसार रीत पूर्वक रु १०को हुलाक टिकट टाँस सहितको निवेदन २) निर्णयको प्रतिलिपि ३) विनिमय र विधान ४) नागरिकताको प्रतिलिपि	रीतपूर्वक निवेदन आएमा सोही दिन	निशुल्क	"	

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

<b>पशु पंक्षी स्वास्थ्य सेवा</b>					
गाई/भैसी	पशुलाई सेवाकेन्द्रमा ल्याउनु पर्ने	दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हक्मा	निशुल्क	"	
भेडा बाखा, बंगुर खरायो	पशुलाई सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
पंक्षी	सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
कुकुर/विरालो	पशुलाई सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
हात्ती/घोडा	पशुलाई सेवा केन्द्रमा ल्याउनुपर्ने	सोही दिन कार्यालय समय भित्र	"	"	
<b>प्रयोगशाला</b>					
गोबर परीक्षण	परीक्षण गर्ने बस्तु सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
<b>माइनर सर्जिकल सेवा</b>					
बन्ध्याकरण बोका/साडे/राँगो	पशुलाई सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
<b>प्रजनन सेवा</b>					
कृतिम गर्भाधान सेवा	पशुलाई सेवा केन्द्रमा ल्याउनुपर्ने	"	"	"	
गाई/भैसी/बाखा					
गर्भ परीक्षण	"	"	"	"	
<b>परामर्श सेवा तथा प्राविधिक सेवा आदी</b>					
महामारी रोग नियन्त्रण सेवा	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
पशु आहारा	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
<b>व्यवस्थापन</b>					
पशुपालन व्यवस्थापन	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
पशु प्रजनन व्यवस्थापन	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
बजारीकरण सेवा	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
विमा सम्बन्धी सेवा	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
<b>विविध सेवा</b>					
पशु पंक्षी तथ्याङ्क सम्बन्धी जानकारी	रु १०।-को हुलाक टिकट सहितको लिखित निवेदन	निशुल्क	सोही दिन	पशुसेवा शाखा	

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

पशुसेवा सम्बन्धी ऐन नियम सम्बन्धी जानकारी	मौखिक तथा लिखित अनुरोध	निशुल्क	सोही दिन	पशुसेवा शाखा	
---	------------------------	---------	----------	--------------	--

## निर्णय गर्ने प्रक्रिया र अधिकारी

वडा भेला बाट छलफल भई वडा कार्यालय मार्फत सिफारिस भई नगर सभामा पेश भएका निती तथा कार्यक्रमहरु नगर सभाबाट पारित भई र अन्य आवश्यक कार्यक्रम कार्यपालिका, समिति र उप-महानगरपालिकाबाट निर्णय गरी शाखागत तथा वडागत रूपमा कार्यान्वयन गर्ने गरिन्छ ।

## निर्णयउपर उजुरी सुन्ने अधिकारी

नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सम्बन्धीत महाशाखा प्रमुखहरु एंव शाखा प्रमुखहरु ।

## प्रमुख प्रशासकिय अधिकृत र सूचना अधिकारीको नाम र पद

नाम: ऋषिराम के.सी.

पद: प्रमुख प्रशासकीय अधिकृत

### सूचना अधिकारी

नाम: भीम बहादुर चौधरी

पद: तथ्याङ्क अधिकृत(अधिकृत स्तर सातौं तह)

इमेल ठेगाना: [bhimchaudhary2009@gmail.com](mailto:bhimchaudhary2009@gmail.com)

मोबाइल नं. ९८४७८६२६७८

घोराही उपमहानगरपालिकाको आधिकारीक website: [www.ghorahimun.gov.np](http://www.ghorahimun.gov.np)

ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

स्थानीय राजपत्रमा प्रकाशित कानूनहरु

सि.नं.	ऐन नियम नियमावली मापदण्ड नीति आचारसंहिता कार्यविधि
१	घोराही उपमहानगर कार्यपालिका (कार्यसम्पादन) नियमावली
२	घोराही उपमहानगर कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि २०७४
३	नगरसभा संचालन कार्यविधि, २०७४
४	घोराही उपमहानगर कार्ययालिका (कार्यविभाजन) नियमावली, २०७४
५	स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन कार्यविधि २०७४
६	शिक्षक छनौट परीक्षा संचालन कार्यविधि २०७४
७	फोहोरमैला व्यवस्थापन कार्यविधि २०७४
८	तालिम व्यवस्थापन तथा संचालन कार्यविधि, २०७४
९	योजना तथा कार्यक्रम संचालन कार्यान्वयन र फरफारक कार्यविधि २०७४
१०	कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा कार्यविधि २०७४
११	बजार व्यवस्थापन कार्यविधि २०७४
१२	टोल विकास संस्था संचालन कार्यविधि २०७४
१३	खरिद व्यवस्थापन कार्यविधि २०७४
१४	स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७४
१५	घोराही उपमहानगरपालिकाको सहकारी ऐन २०७४
१६	बालअधिकार संरक्षण कार्यविधि २०७४
१७	घोराही उपमहानगरपालिकाको कृषि व्यवसाय प्रबद्धन ऐन २०७४
१८	एफ.एम. रेडियो (संचालन तथा व्यवस्थापन) कार्यविधि, २०७४
१९	न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने (कार्यविधि सम्बन्धमा) व्यवस्था गर्न बनेको ऐन २०७४
२०	घोराही उपमहानगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४
२१	तालिम व्यवस्थापन तथा संचालन कार्यविधि, २०७५

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

२२	घ वर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धी कार्यविधि, २०७५
२३	घोराही उपमहानगरपालिकाको बजार अनुगमन निर्देशिका, २०७५
२४	नगरस्तरीय पर्यटन तथा संस्कृति प्रवर्द्धन समिति गठन तथा कार्य संचालन कार्यविधि, २०७५
२५	घोराही उपमहानगरपालिका अन्तर्गत अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५
२६	विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको कानून, २०७५,
२७	आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, २०७४
२८	घोराही उपमहानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून २०७५
२९	भवन निर्माण अनुमति तथा इजाजत सम्बन्धी कार्यविधि २०७५
३०	बालकल्याण समिति कोष (सञ्चालन) कार्यविधि, २०७५
३१	बाल गृह सञ्चालन कार्यविधि, २०७५
३२	सडक बालबालिकाको व्यवस्थापन खर्च कार्यविधि, २०७५
३३	अटो रिक्सा, ई-रिक्सा दर्ता सम्बन्धी कार्यविधि, २०७५
३४	पशु सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५
३५	कृषि विकास कार्यक्रम सञ्चालन कार्य निर्देशिका, २०७५
३६	फोहोरमैला व्यवस्थापन कार्यविधि २०७४ को पहिलो संशोधन, २०७५
३७	समाज कल्याणका क्षेत्रमा काम गर्ने संस्थालाई दिइने अनुदान सम्बन्धी मादण्ड, २०७५
३८	कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा कार्यविधि २०७५
३९	कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा कार्यविधि को पहिलो संशोधन, २०७५

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

४०	घोराही उपमहानगरपालिकामा करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५
४१	करारमा प्राविधिक र अन्य कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५
४२	घोराही नगर विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०७५
४३	घोराही उपमहानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र कार्य सञ्चालन विधि, २०७५
४४	घोराही उपमहानगरपालिकाको न्यायिक समितिको बैठक संचालन सम्बन्धी निर्देशिका २०७५
४५	आर्थिक ऐन २०७६
४६	शिक्षक दरबन्दी मिलान तथा विद्यालय नक्सांकन सम्बन्धी कार्यविधि, २०७६
४७	स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७६
४८	तलाउ संचालन तथा व्यववस्थापन कार्यविधि, २०७६
४९	अस्थायी सेवा अवधि गणना कार्यविधि, २०७६
५०	घोराही उपमहानगरपालिकाको प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि, २०७६
५१	व्यवसायिक तरकारी उत्पादन कार्यविधि २०७६
५२	निजि जग्गाको ढुङ्गा, गिट्टी, वालुवा, माटो आदि उत्खनन, संकलन तथा ढुवानी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७६
५३	कृषि यान्त्रिकरण अनुदान संचालन कार्यविधि, २०७६
५४	कोरोना भाइरस संक्रमण (कोभिड-१९) रोकथाम तथा उपचार कोष संचालन सम्बन्धी कार्यविधि, २०७७
५५	विनियोजन ऐन २०७७
५६	आर्थिक ऐन २०७७
५७	शिक्षा ऐन २०७५

५८	घर/पसल ताला खोल्ने तथा चलन चलाउने सम्बन्धी कार्यविधि, २०७७
५९	सूचना प्रवाह तथा अभिलेख व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७
६०	मारमा आधारित अनुदान कार्यक्रम, २०७७
६१	उपप्रमुख खुत्रुके बचत कार्यक्रम सञ्चालन कार्यविधि २०७७
६२	लैंगिक हिसा निवारण कोष सञ्चालन मापदण्ड २०७७
६३	घोराही उपमहानगरपालिकाको सहकारी नियमावली २०७७
६४	भवन निर्माण अनुमति प्रक्रियाको कार्यविधि, २०७५
६५	शिक्षक, बालबिकास केन्द्रका पूर्व शिक्षक तथा विद्यालय कर्मचारी सरुवा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७
६६	घोराही उपमहानगरपालिकाको बाल संरक्षण तथा सम्बर्द्धन मापदण्ड २०७७
६७	दुङ्गा,गिट्री,बालुवा उत्खनन, विक्रि तथा व्यवस्थापन मापदण्ड २०७७
६८	घोराही उपमहानगरपालिकाको शिक्षा नियमावली २०७६
६९	परम्परागत विद्यालय संचालन कार्यविधि २०७७
७०	स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
७१	संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि २०७७
७२	गाईगोरुमा ट्यागिङ्ड तथा अभिलेखिकरण कार्यविधि २०७७
७३	सार्वजनिक जवाफदेहिता प्रवर्द्धन कार्यविधि २०७७
७४	जेष्ठ नागरिक सम्बन्धी सञ्चालन कार्यविधि २०७७
७५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०७७
७६	आर्थिक ऐन २०७८

७७	विनियोजन ऐन २०७८
७८	साविक स्थानीय निकायका कर्मचारीहरु तहवृद्धि सम्बन्धी कार्यविधि २०७८
७९	कर्मचारी अवकाश (उपदान सेवा) कार्यविधि २०७८
८०	स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७८
८१	विपद राहत वितरण सम्बन्धी मापदण्ड २०७८
८२	बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा घोषणा निर्देशिका २०७८
८३	घोराही उपमहानगरपालिकाको स्वास्थ्य नीति २०७८
८४	सुशासन नीति २०७६
८५	विपद पोर्टलमा तथ्याङ्क तथा सूचना व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८
	विनियोजन ऐन २०७९
	आर्थिक ऐन २०७९
८६	सुरक्षित आप्रवासन सम्बन्धी कार्यविधि, २०७९
८७	विद्यालयका लागि दिइने अनुदान सम्बन्धी कार्यविधि, २०७९
८८	नगर प्रमुख रक्तअनुदान कार्यविधि, २०७९
८९	जेरियाट्रिक(ज्येष्ठ नागरिक) स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम सञ्चालन कार्यविधि २०७९
९०	राजश्व गस्ती टोली गठन तथा परिचालन सम्बन्धी कार्यविधि २०७९
९१	व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि २०७९
९२	पशु स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७९
९३	घाँसेबाली व्यवसायिक बिउ बिजन उत्पादन तथा बजारिकरण कार्यक्रम सञ्चालन कार्यविधि २०७९
९४	कृषि विकास सहायता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९

९५	दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यान्वयन कार्यविधि- २०७९
९६	शिक्षा दरबन्दी मिलान कार्यविधि २०७९
९७	छात्रवृत्ति अनुदान व्यवस्थापन कार्यविधि २०७९
९८	आमा तथा नवजात शिशु सुरक्षा सम्बन्धी कार्यविधि २०८०
९९	लागु औषधको नियन्त्रण र रोकथाम सम्बन्धी कार्यविधि २०८०
१००	स्वास्थ्य विमा संयोजन समिति सञ्चालन कार्यविधि २०८०
१०१	नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७९
१०२	बायोग्राउंस उत्पादन, वितरण तथा सञ्चालन कार्यविधि २०८०
१०३	आर्थिक ऐन २०८०
१०४	विनियोजन ऐन २०८०
१०५	स्वयंसेवक शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि, २०८०
१०६	सामुदायिक विद्यालयको सम्पत्ति एवम् जग्गा व्यवस्थापन कार्यविधि, २०८०
१०७	संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०८०
१०८	करार शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि, २०८०
१०९	आ.व. २०८०/८१ मासञ्चालन हुने स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन सम्बन्धी मार्गदर्शन
११०	घोराही उपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक २०८० पारित सम्बन्धमा।
१११	घोराही उपमहानगरपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित सम्बन्धमा।
११२	स्वयंसेवक शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० (पहिलो संशोधन)
११३	घोराही उपमहानगरपालिकाको बजार अनुगमन निर्देशिका, 2075 (दोस्रो संशोधन २०८०)
११४	सरसफाई स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधि २०८०
११५	घोराही उपमहानगरपालिकाको भूमि व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१
११६	घोराही उपमहानगरपालिकाको सार्वजनिक जग्गामा वन विकास तथा व्यवस्थापन कार्यविधि २०८१

सूचनाको हक्सम्बन्धी ऐन, २०८४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०८५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

११७	निजि वन विकास तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१
११८	लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा सम्बन्धी कार्यविधि २०८१
११९	सार्वजनिक खरिद नियमावली २०८१
१२०	आर्थिक ऐन २०८१
१२१	विनियोजन ऐन २०८१

आ.व. २०८०/८१ को वार्षिक प्रगति विवरण


सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक्सम्बन्धी नियमावली, २०६५ को नियम ३ वर्मोजिम सार्वजनिक गरिएको विवरण



# घोराही उपमहानगरपालिका २०८०/०८१

वार्षिक प्रगति समिक्षा प्रतिवेदन

# घोराही उपमहानगरपालिकाको नक्सा



## कार्यक्रमको उद्घेश्यहरू

१ आ.व. २०८०/०८१ मा संचालन भएका कार्यक्रमहरूको कार्य प्रगतिको अवस्था वारे छलफल गर्ने ।

२ कार्यक्रम संचालन क्रममा देखिएका समस्याहरू पहिचान गरी आगामी अवधिमा कसरी सुधार गर्ने सो को लागि आवश्यक रणनिति रहित कार्ययोजना तयार गर्ने ।

३ समष्टीगत प्रगति तयार गर्ने ।

## आ.व.२०८०/०८१ हाल सम्म प्रगति ववरण

- आ.व.२०८०/०८१ को कूल वार्षिक वजेट अनुमान
- कूलः रु. २ अर्व १८ करोड ८९ लाख ८३ हजार
- पूँजीगत : रु. ८९ करोड ६७ लाख ७८ हजार (४१%)
- चालु : रु. १ अर्व २९ करोड २२ लाख ५ हजार (५९%)

संशोधत अनुमान :


कूल वजेट : रु.२ अर्व ६ करोड ४३ लाख

चालु : रु. १ अर्व २४ करोड ६६ लाख ५१ हजार


पूँजीगत : रु. ८२ करोड ५ लाख ९२ हजार

## वजेट वनियोजन अनुपातको प्रवृत्त प्रारम्भिक अनुमान


आ.व २०७७/०७८




आ.व २०७८/०७९



आ.व २०७९/०८०



आ.व २०८०/०८१



# आय तर्फ

## आ.व.२०८०/०८१ को वार्षिक आय व्यय ववरण

शीर्षक	प्रस्ता वत आयर रु.०००	वास्त वक आय रु.०००	प्रतिशत
शीर्षक	प्रस्ता वत आय	वास्त वक आय	आमदानी(%)
संघीय सरकार	१०६०७६९०००.	१०५६०८२३६०.	९९.५६
१३३११ समानिकरण अनुदान	२९११०००००.	२८९६०२०००.	९९.४९
१३३१२ शस्तर अनुदान चालु	७९२६८३०००.	७९२४२८०००.	९९.९६
१३३१३ शस्तर अनुदान पुँजीगत	४३४८६०००.	४१४८६०००.	९५.४
१३३१५ वषेश अनुदान पुँजीगत	७५०००००.	७५०००००.	१००

# आय तर्फ

## आ.व.२०८०/०८१ को वार्षिक आय व्यय ववरण

शीर्षक	प्रस्ता वत आयर रु.०००	वास्त वक आय रु.०००	प्रतिशत
प्रदेश सरकार	८३७३१०००.	६८०९८०००.	८१.३३
१३३११ समानिकरण अनुदान	१९३८१०००.	१६५३८०००.	८५.३३
१३३१२ शस्तर अनुदान चालु	१४५००००.	११६००००.	८०
१३३१३ शस्तर अनुदान पुँजीगत	३२९०००००.	२६४०००००.	८०.२३
१३३१५ वषेश अनुदान पुँजीगत	१०००००००.	१०५०००००.	१०५

## आय तर्फ

आ.व.२०८०/०८१ को वार्षक आय व्यय ववरण

शीर्षक	प्रस्ता वत आयर रु.	वास्त वक आय रु.	प्रतिशत
राजस्व बाडफाड	४४९९७६०००.	३४४४६३३२५.२	७६.५५
११३१५ घरजग्गा रजिष्टेशन दस्तुर	१६५००००००.	१४८५८२९८०.४४	९०.०५
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अ भबृद्धि कर	२३७९७००००.	१४६७९२०५४.९५	६१.८९
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	३८२६०५००.	३९७८३१५८.१३	१०३.९८

# आय तर्फ

## आ.व.२०८०/०८१ को वार्षिक आय व्यय ववरण

शीर्षक	प्रस्ता वत आयर रु.	वास्त वक आय रु.	प्रतिशत
११४७१ बॉडफॉडबाट प्राप्त हुने मनोरञ्जन कर	१५००००.	९३,६५८.२०	६२.४४
११४७२ बॉडफॉडबाट प्राप्त हुने वज्ञापन कर	२००००००.	१०४४०००.	५२.२
१४१५३ बॉडफॉड भई प्राप्त वन रोयल्टी	३०००००.	३००९४९.२५	१००.३१
१४१५४ बॉडफॉड भई प्राप्त खानी तथा खनिज सम्बन्धी रोयल्टी	५०००००.	४३७९०२.४३	८७.५८
१४१५७ बॉडफॉड भई प्राप्त दहतर बहतरको व क्रबाट प्राप्त हुने आय	६५९५५००.	७४२८६२९.८	११२.६३

# आय तर्फ

आ.व.२०८०/०८१ को वार्षिक आय व्यय ववरण

शीर्षक	प्रस्ता वत आयर रु.	वास्तवक आय रु.	प्रतिशत
अन्तरिक श्रोत	४४५२५५०००.	३५२९१५३०५.८६	७५.२६
११३१३ सम्पत्ती कर	२०००००००.	२२६३३०९४.८१	११३.१७
११३१४ भुमिकर/मालपोत	२०००००००.	१८६६२९७०.९६	९३.३१
११३१७ वहाल कर	२०००००००.	३१०२४४२६.०९	१५५.१२
११३१८ वहाल वटौरी कर	१५०००००.	६१०७०३४.२५	४०७.१४
११४५१ सवारी साधन कर (साना सवारी)	६०००००.	१०५५५०.	१७.५९
११४५२ पुर्वाधार सेवाको उपयोगमा लाग्ने कर	०	४८,५००.००	४८५००००
११६३२ अखेटोपहारमा लाग्ने कर	२००००००.	१४४२२८९.२६	७२.११
११६९१ अन्य कर	११०००००.	२७०८७६.७७	२४.६३
१४२१९ अन्य सेवा शुल्क तथा	१०००००००.	२९१६४१६५.११	२९१.६४

# आय तर्फ

## आ.व.२०८०/०८१ को वा र्षक आय व्यय ववरण

शीर्षक	प्रस्ता वत आय रु.	वास्त वक आय रु.	प्रतिशत
१४२२३ शक्ता क्षेत्रको आम्दानी	१००००००.	५८१९००.	५८.१९
१४२४२ नक्सापास दस्तुर	८००००००.	६४२५६५४.५४	८०.३१
१४२४३ सफारिश दस्तुर	२०००००००.	३२१५०८७७.९३	१६०.७७
१४२४५ नाता प्रमा णत दस्तुर	७८०००.	२१५६१०.	२७.३६
१४३११ न्यायिक दण्ड जरिवाना र जफत	१०००००.	३५,६९२.३६	३५.६९
१४३१२ प्रशासनिक दण्ड जरिवाना र जफत	४०००००.	५०७९८०.४८	१२७
१४३१३ धरौटी सदरस्थाहा	१०००००.	०	०
१४५२९ अन्य राजस्व	२००००००.	६७७४२९.०६	३३८.६७
१४६११ व्यवसाय कर	१७००००००.	१५३९६८५२.६६	९०.७७
१५१११ बेरुज्	३०००००.	९८,०१७.३०	३२.६७
३२१२२ बैंक मौज्दात	३२०३६७०००.	१८१२७०३८४.३१	५६.५८

## आय तर्फ

आ.व.२०८०/०८१ को वार्षक आय व्यय ववरण

शीषक	प्रस्ता वत आयर रु.	वास्त वक आय रु.	प्रतिशत
जनसहभा गता	२७५१ २०००.	१ ५०१ ८०३०.७७	७४.७९
१३४१२ अन्य व्यक्तिगत आन्तरिक अनुदान	२७५१ २०००.	१ ५०१ ८०३०.७७	७४.७९
जम्मा	२०६७२४३०००.	१८३६५७०२१.८४	८८.८४

## ਸਮਗ्र ਕਾਰ੍ਯਕ੍ਰਮ

ਥੀਏਕ	ਬਾ ਰਕ ਬਜੇਟ ਰੁ.	ਖਰ੍ਚ ਰੁ.	ਖਰ੍ਚ(%)
ਚਾਲੁ	੧੨੪੬੬੫੧੦੦੦.	੧੦੮੫੬੪੭੩੩੬.੦੯	੮੭.੦੯
ਪੂਜੀਗਤ	੮੨੦੫੯੨੦੦੦.	੬੬੩੯੭੫੭੭.੭੨	੮੦.੯੧
ਜਮਮਾ	੨੦੬੭੨੪੩੦੦੦.	੧੭੪੯੬੨੨੯੦੮.੭੩	੮੪.੬੩